



# बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड

## BABA Saving and Credit Co-Operative Ltd.

बाबा सहकारीको वृद्धि : शेयर सदस्यको सम्मान, स्थानिकता, र समृद्धि।

क्रमांक : तुलसीपुर-५, दाढ़ - ०८२-५२२८६० —————> रस्ता २०६८ <———— सेवा केन्द्र : घोराही-५, दाढ़ - ०८२-५८०८६०

अनुसूचि -४

मिती:—.....

धितो जमानि अन्तर्गतको ऋण माग फारम

### ऋण

श्री प्रमुख कार्यकारी अधिकृत/सेवाकेन्द्र प्रमुख ज्यू

श्री बाबा बचत तथा ऋण सहकारी संस्था लि.

तुलसीपुर-५, दाढ़

महोदय,

मलाई निम्न कार्य गर्नकालागी कर्जा आवश्यकता भएकोले निम्न लिखित शिर्षकबाट कर्जा रकम उपलब्ध गराई दिनहुन अनुरोध गर्दछु। यस सम्बन्धि त्यस संस्थाले तोकेको नियमहरु पालनागर्न मलाई मञ्जुर छ।

माग गरेको कर्जाको किसिम :  कृषि तथा पशु पशुपन्थि पालन ऋण  व्यापार/व्यवसायिक ऋण  
 घर जग्गा तथा आवास ऋण  शैक्षिक तथा रोजगार  
 ऋण  सवारी साधन खरिद ऋण  अन्य ऋण.....

कर्जाको माग रकम:-

रु..... अक्षरपी.....

### ऋण निवेदकको विवरण :

सदस्यको नाम थर : ..... उमेर ..... स.नं. ....

ठेगाना:स्थाई..... हाल.....

शेयर नं..... सम्पर्क.....

पेशा:.....

कार्यालय/कम्पनीको नाम : ..... ठेगाना..... सम्पर्क नं. ....

हालको बसोबास अवस्था  निजी घरमा  कार्यालय क्वाटरमा  भाडाको घरमा

सो स्थानमा बसोबास अवधि : ..... देखी ..... हाल सम्म

### पारिवारिक विवरण :

| नाता ऋणी<br>सँगको | नाम थर | उमेर | सम्पर्क नं. | पेशा |
|-------------------|--------|------|-------------|------|
|                   |        |      |             |      |

|  |  |  |  |  |
|--|--|--|--|--|
|  |  |  |  |  |
|  |  |  |  |  |
|  |  |  |  |  |
|  |  |  |  |  |

कर्जाको उद्देश्यः.....

सोकामको लागीलाग्ने रकम रु. [ ] स्व लगानी [ ] ऋण [ ]

संस्थामा सम्पर्क गराउने व्यक्तिको नाम : ..... सम्पर्क नं. ....

### ऋण निवेदकले दिएको धितोकोविवरण :

| जग्गाधनीको नाम | ठेगाना | घर/जग्गा | कित्ता नं. | क्षेत्रफल | ऋणीसँगको नाता |
|----------------|--------|----------|------------|-----------|---------------|
|                |        |          |            |           |               |
|                |        |          |            |           |               |

### ऋण धन जमानतको विवरण :

| जमानत दिनेको नाम | स.नं. | ठेगाना | फोन नं. | हस्ताक्षर |
|------------------|-------|--------|---------|-----------|
|                  |       |        |         |           |
|                  |       |        |         |           |

### ऋण भक्तानी गरिदिने व्यक्तिगत जमानतको विवरण :

| जमानत दिनेको नाम | स.नं. | ठेगाना | फोन नं. | हस्ताक्षर |
|------------------|-------|--------|---------|-----------|
|                  |       |        |         |           |
|                  |       |        |         |           |

### बैंक तथा बित्तीय संस्थामा कारोबार अवस्था

| बैंक/सहकारीको नाम | खाता नं./स.नं. | बचत रकम | कर्जा रकम | कैफियत |
|-------------------|----------------|---------|-----------|--------|
|                   |                |         |           |        |
|                   |                |         |           |        |
|                   |                |         |           |        |
|                   |                |         |           |        |

### ऋण निवेदक सदस्यको आय व्यय विवरण

### मासिक/वार्षिक आयको विवरण :-

| संचालित व्यवसाय/कार्यहरु | उक्त व्यावसाय/कार्यबाट प्राप्तआमदानी |       |           |         |        |
|--------------------------|--------------------------------------|-------|-----------|---------|--------|
|                          | दैनिक                                | मासिक | त्रैमासिक | वार्षिक | कैफियत |
| १.                       |                                      |       |           |         |        |
| २.                       |                                      |       |           |         |        |
| ३.                       |                                      |       |           |         |        |
| जम्मा                    |                                      |       |           |         |        |

### मासिक/वार्षिक व्ययको विवरण :-

| रासनपानी | लत्ता कपडा | पढाई लेखाई | चाडपर्व | औषधी उपचार | मनोरञ्जन | विमा | भैपरी चन्दा आदि | कुल जम्मा |
|----------|------------|------------|---------|------------|----------|------|-----------------|-----------|
|          |            |            |         |            |          |      |                 |           |

### ऋणीले मञ्जुर गरेका शर्तहरु :-

- ऋणीले साँचा व्याज तथा नियमानुसार बुझाउन पर्ने रकम समयमा नबुझाएमा वा लिखत सम्झौतामा उल्लेखित कुनै शर्तको पालना नगरेमा वा पालना गरेको छैन भन्ने संस्थालाई लागेमा ऋणीले लेखिदिएको धितो वा संस्थामा राखेको सुरक्षणबाट कानुन बमोजिम लिलाम बिक्री गरी साँचा व्याज असुलउपर गर्न सक्नेछ ।
- ऋणीले प्राप्त गरेको ऋण रकमको संस्थाले तोकेको व्याज तथा समयमा साँचा व्याजको बुझाउनुपर्ने किस्ता रकम नबुझाई विलम्ब गरेमा विलम्ब दस्तुर विनियमको परिच्छेद १० को दफा ६३ अनुशार प्रथम महिना भरिका लागी २%,दोस्रो २ महिनाको लागी ३% र ३महिना पश्चात ५% र प्रत्येकमहिना महिना दशमलव .५% तोकिएको विलम्ब सुल्क लाग्नेछ ।
- ऋणीले सम्झौता बमोजिम ऋणको रकम तोकिएको समयमा भाखा भित्र साँचा व्याज चुक्ता गर्नुपर्नेछ, नगरेमा तुरन्तै वा अवधी समाप्त भएपछी पनि संस्थाले आफ्नो अनुकूलता हेरी तुरन्तै वा संस्थाको नियमअनुसार ऋण चुक्ताभुक्तान गर्न लगाउन सक्नेछ ।
- कर्जाको किस्ता ऋणले सम्बन्धित नजिकको केन्द्र तथा सेवाकेन्द्रमा दाखिला गर्नु पर्नेछ । संस्थाले किस्ता संकलन केवल सुविधा मात्र हुनेछ बाध्यता हुनेछैन ।
- ५.३ किस्ता सम्म असुल नभए सार्वजनिक सुचना र धितो लिलामी प्रकृया बढाउन सक्नेछ ।
६. समयानुकूल संस्थाले परिवर्तन गरेको व्याजदर म/हामी ऋणीलाई स्वीकार्य हुनेछ । मथि उल्लेखित विवरणहरु तथा यस आवेदन साथ म/हामीले पेश गरेको सम्पुर्ण सक्कल तथा प्रतिलिपि कागजातहरु सबै सत्य साँचो हुन, भुटो ठहरे कानुनबमोजिम सहलाबुझाउँला ।

### रेखात्मक

निवेदकको लेखात्मक दस्तखत .....

| दाँया | बाँया |
|-------|-------|
|       |       |